



5 **וַיָּבֹאוּ** **מִהָרָם** **אֲנֹשִׁי** **הָעִי** **כַּשְׁלִישִׁים** **וְשָׁשָׁה** **אִישׁ** **וַיְרִדְפוּם** **לִפְנֵי** **הַשַּׁעַר** **עַד-**  
 अनि-मारे तिनीहरूबाट मानिसहरूले आईका आइका छत्तिस-जति र-छ जना अनि-खेदे अगाडिबाट ढोकासम्म  
[H5221](#) [H1992](#) [H0376](#) [H5857](#) [H7970](#) [H8337](#) [H0376](#) [H7291](#) [H6440](#) [H8179](#) [H5704](#)

**הַשְּׂבָרִים** **וַיָּבֹאוּ** **בְּמִוְרָר** **וַיִּמְסוּ** **לְבַב-** **הָעָם** **וַיְהִי** **לְמוֹם:**  
 शेबारीमसम्म अनि-हाने भिरालोमा अनि-पग्लियो हृदय मानिसहरूको अनि-भयो पानीजस्तै  
[H7671](#) [H5221](#) [H4174](#) [H4549](#) [H3824](#) [H1961](#) [H4325](#)

6 **וַיִּקְרַע** **יְהוֹשֻׁעַ** **שָׁמַלְתָּיו** **וַיַּפֵּל** **עַל-** **פָּנָיו** **אֲרָצָה** **לִפְנֵי** **אָרוֹן** **יְהוָה** **עַד-**  
 अनि-चिन्थो यहोशूले आफ्नो-लुगाहरू अनि-खस्यो माथि अनुहारमा भूईंमा अगाडि सन्दूक परमप्रभुको  
[H7167](#) [H3091](#) [H8071](#) [H5307](#) [H6440](#) [H0776](#) [H6440](#) [H0727](#) [H3068](#) [H5704](#)

**הָעָרֶב** **הָא** **וַיִּקְרַע** **יִשְׂרָאֵל** **וַיַּעֲלוּ** **עָפָר** **עַל-** **רָאשָׁם:**  
 साँझसम्म उनी र-बुढाहरू इसाएलका अनि-हाले धूलो माथि आफ्नो-शिरमा  
[H6153](#) [H1931](#) [H2205](#) [H3478](#) [H5927](#) [H6083](#)

जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुने भूईंतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इसाएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।

7 **וַיֹּאמֶר** **יְהוֹשֻׁעַ** **וְאַהֲרֹן** **אָרְוֵי** **יְהוָה** **לְמָה** **הֲעִבְרַתָּ** **הָעִבְרִיר** **אֶת-** **הָעָם**  
 अनि-भन्थो यहोशूले हे-हे प्रभु प्रभु परमप्रभु किन पार-गराउनुभयो पार-गराउनुभयो त्यो मानिसहरूलाई  
[H0559](#) [H3091](#) [H0162](#) [H0136](#) [H3069](#) [H4100](#) [H0853](#)

**הַיָּהוּ** **אֶת-** **הַיַּרְדֵּן** **לָתֵת** **אֶתְנוּ** **בְּיַד** **הָאֱמֹרִי** **לְהֵאבִירֵנוּ** **וְלוֹ** **הַיַּרְדֵּן** **וַיִּשָּׁב**  
 यी त्यो दिन्छु हामीलाई हातमा एमोरीहरूको नाश-गर्न काशकी चाहेका-थियो र-बस्थीम  
[H2088](#) [H0853](#) [H3383](#) [H5414](#) [H0853](#) [H3027](#) [H0567](#) [H0006](#) [H3863](#) [H2974](#) [H3427](#)

**בְּעֶבֶר** **הַיַּרְדֵּן:**  
 पारि यर्दनको  
[H5676](#) [H3383](#)

यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौं कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं।

8 **כִּי** **אָרְוֵי** **מָה** **אָמַר** **אֲחֵרֵי** **אֲשֶׁר** **הִפְּקוּ** **יִשְׂרָאֵל** **עָרְפָּה** **לִפְנֵי** **אֵיבָיו:**  
 कृपया प्रभु प्रभु के भन्नु भन्नु कि पछि एमोरी फर्कियो इसाएलले पिठ अगाडिबाट आफ्ना-शत्रुहरूको  
[H0994](#) [H0136](#) [H4100](#) [H0559](#) [H2015](#) [H3478](#) [H6203](#) [H6440](#) [H0341](#)

परमप्रभु म मेरो प्राण द्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इसाएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।

9 **וַיִּשְׁמְעוּ** **ר-סुनेछन्** **הַכְּנַעֲנִי** **וְכָל** **יִשְׂבֵי** **הָאָרֶץ** **וַיִּסְבּוּ** **עָלֵינוּ** **וְהַכְרִיתוּ** **אֶת-** **שְׁמוֹנוּ**  
 र-सुनेछन् कनानीहरूले र-सबै बासिन्दाहरू देशका अनि-घेर्नेछन् हामीलाई अनि-मिटाउनेछन् त्यो  
[H8085](#) [H3605](#) [H3427](#) [H0776](#) [H5437](#) [H3772](#) [H0853](#) [H8034](#)

**מִן-** **הָאָרֶץ** **וּמִה-** **תַּעֲשֶׂה** **לְשִׁמּוֹן** **הַגָּדוֹל:**  
 बाट पृथ्वीको र-के गर्नुहुनेछ तपाईंको-नामको-लागि महान्  
[H0776](#) [H4100](#) [H8034](#)

कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

10 **עַל-** **נָפַל** **אֶתְה** **הָ** **לְמָה** **לָךְ** **קָם** **יְהוֹשֻׁעַ** **אֶל-** **יְהוָה** **וַיֹּאמֶר**  
 माथि खसिरहेका-छौ तिमी यो किन तिमी उठ यहोशूलाई प्रति परमप्रभुले अनि-भन्नुभयो  
[H5307](#) [H2088](#) [H4100](#) [H3091](#) [H0413](#) [H3068](#) [H0559](#)

**פָּנָיו:**  
 आफ्नो-अनुहारमा  
[H6440](#)

परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूईं तिर किन झुकि बस्छस्!”

|                          |                                            |                                        |                          |                                 |                          |                                  |                          |                                |                             |                            |
|--------------------------|--------------------------------------------|----------------------------------------|--------------------------|---------------------------------|--------------------------|----------------------------------|--------------------------|--------------------------------|-----------------------------|----------------------------|
| וְגַם<br>र-साथै<br>H1571 | אוֹתָם<br>तिनीहरूलाई<br>H0853              | צִוִּיתִי<br>आज्ञा-दिएको-थिएँ<br>H6680 | אֲשֶׁר<br>जुन<br>H1285   | בְּרִיתִי<br>मेरो-करार<br>H0853 | אֶת-<br>त्यो<br>H0853    | עֲבָרוּ<br>उल्लङ्घन-गरे<br>H1571 | וְגַם<br>र-साथै<br>H1571 | יִשְׂרָאֵל<br>इसाएलले<br>H3478 | חָטָא<br>पाप-गन्यो<br>H2398 | 11                         |
|                          | בְּכֻלֵּיהֶם :<br>आफना-सामानहरूमा<br>H3627 | שָׁמוּ<br>राखे<br>H1571                | וְגַם<br>र-साथै<br>H1571 | בְּחָשׁוֹ<br>झूटो-बोले<br>H3584 | וְגַם<br>र-साथै<br>H1571 | וְגַם<br>चोरे<br>H1589           | וְגַם<br>र-साथै<br>H1571 | הַחֲרָם<br>सर्वनाशको<br>H1571  | מִן-<br>बाट<br>H1571        | לְקַחְתּוֹ<br>लिए<br>H3947 |

इसाएलका मानिसहरूले मेरो विरुद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।

|                              |                                 |                          |                                       |                              |                                      |                                |                               |                                       |                              |                                             |                               |                                     |                            |
|------------------------------|---------------------------------|--------------------------|---------------------------------------|------------------------------|--------------------------------------|--------------------------------|-------------------------------|---------------------------------------|------------------------------|---------------------------------------------|-------------------------------|-------------------------------------|----------------------------|
| לְפָנַי<br>अगाडिबाट<br>H6440 | יִפְנוּ<br>फर्काउनेछन्<br>H6437 | עֶרְבָךְ<br>पिठ<br>H6203 | אֵיבֵיהֶם<br>आफना-शत्रुहरूको<br>H0341 | לְפָנַי<br>अगाडि<br>H6440    | לְקוֹמָם<br>खडा-हुन<br>H3478         | יִשְׂרָאֵל<br>इसाएलका<br>H3478 | בְּנֵי-<br>सन्तानहरू<br>H3478 | יָכְלוּ<br>खडा-हुन<br>H3201           | וְלֹא-<br>र-सकदैनन्<br>H3808 | 12                                          |                               |                                     |                            |
| אִם-<br>यदि<br>H1961         | עָמְדָם<br>तिमीहरूसँग<br>H1961  | לְהִינֹת<br>हुन<br>H1961 | אוֹסִיף<br>तिमीहरूसँग<br>H3254        | לֹא-<br>म-रहनेछु-अझ<br>H3808 | לְחַרְמָם<br>सर्वनाशको-लागि<br>H1961 | הֵיוּ<br>भएका-छन्<br>H1961     | כִּי-<br>किनभने<br>H1961      | אֵיבֵיהֶם<br>आफना-शत्रुहरूको<br>H0341 | לֹא-<br>नहटाउन्छौ<br>H3808   | מִקְרַבְכֶּם :<br>तिमीहरूको-बीचबाट<br>H7130 | הַחֲרָם<br>सर्वनाशको<br>H8045 | תִּשְׁמְדוּ<br>नाश-गर्दैनौ<br>H8045 | לֹא-<br>नहटाउन्छौ<br>H3808 |

यसकारण इसाएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्दैनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।

|                            |                              |                                    |                                        |                              |                                       |                                    |                                |                               |                             |                                             |                               |                         |                                       |
|----------------------------|------------------------------|------------------------------------|----------------------------------------|------------------------------|---------------------------------------|------------------------------------|--------------------------------|-------------------------------|-----------------------------|---------------------------------------------|-------------------------------|-------------------------|---------------------------------------|
| אֲמַר<br>भन्नुभयो<br>H0559 | כִּי<br>यसरी<br>H3541        | לְמַחֲרָךְ<br>भोलिको-लागि<br>H4279 | הַתְּקַדְּשִׁי<br>पवित्र-गराओ<br>H6942 | וְאֲמַרְתָּ<br>र-भन<br>H0559 | הָעָם<br>मानिसहरूलाई<br>H6942         | אֶת-<br>त्यो<br>H0853              | קָדַשׁ<br>पवित्र-गराओ<br>H6942 | קָם<br>उठ<br>H0853            | 13                          |                                             |                               |                         |                                       |
| לְפָנַי<br>अगाडि<br>H6440  | לְקוֹמָם<br>खडा-हुन<br>H3201 | תּוֹכַל<br>खडा-हुन<br>H3201        | לֹא-<br>सकदैनौ<br>H3808                | יִשְׂרָאֵל<br>इसाएल<br>H3478 | בְּקִרְבָּךְ<br>तिमी-बीचमा-छ<br>H7130 | חַרְמָם<br>सर्वनाशको-कुरा<br>H3478 | יִשְׂרָאֵל<br>इसाएलको<br>H3478 | אֱלֹהֵי-<br>परमेश्वर<br>H0430 | יְהוָה<br>परमप्रभु<br>H3068 | מִקְרַבְכֶּם :<br>तिमीहरूको-बीचबाट<br>H7130 | הַחֲרָם<br>सर्वनाशको<br>H5493 | עַד-<br>जबसम्म<br>H5704 | אֵיבֵיהֶם<br>तिमी-शत्रुहरूको<br>H0341 |

“अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इसाएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तँले ती वस्तुहरूलाई फ्याँटदैनस्।

|                                |                                     |                                 |                               |                                  |                                               |                                     |                                            |                                |                                           |                                |                               |                                  |                        |
|--------------------------------|-------------------------------------|---------------------------------|-------------------------------|----------------------------------|-----------------------------------------------|-------------------------------------|--------------------------------------------|--------------------------------|-------------------------------------------|--------------------------------|-------------------------------|----------------------------------|------------------------|
| וְהָיָה<br>परमप्रभुले<br>H3068 | וְלִכְרוֹנֵי-<br>समालेछ<br>H3920    | אֲשֶׁר-<br>जुन<br>H7626         | הַשֹּׁבֵט<br>कुल<br>H1961     | וְהָיָה<br>अनि-हुनेछ<br>H7626    | לְשֹׁבְטֵיהֶם<br>तिमीहरूका-कुलअनुसार<br>H7626 | בְּבִיחָם<br>बिहानमा<br>H1242       | וְנִקְרְבוּ<br>र-नजिक-आउनेछौ<br>H7126      | 14                             |                                           |                                |                               |                                  |                        |
| וְהָיָה<br>र-घर<br>H7126       | לְבָתֵּימָם<br>घरहरूअनुसार<br>H7126 | תִּקְרַב<br>नजिक-आउनेछ<br>H3068 | יְהוָה<br>परमप्रभुले<br>H3068 | וְלִכְרוֹנֵי-<br>समालेछ<br>H3920 | אֲשֶׁר-<br>जुन<br>H4940                       | וְהַמְשָׁפָחָה<br>र-परिवार<br>H4940 | לְמִשְׁפָּחוֹת<br>परिवारहरूअनुसार<br>H4940 | יִקְרַב<br>नजिक-आउनेछ<br>H7126 | לְגִבְרֵיהֶם :<br>पुरुषहरूअनुसार<br>H1397 | יִקְרַב<br>नजिक-आउनेछ<br>H7126 | יְהוָה<br>परमप्रभुले<br>H3068 | וְלִכְרוֹנֵי-<br>समालेछ<br>H3920 | אֲשֶׁר<br>जुन<br>H3920 |

“भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्।

15  
 כִּי לֹא אֶשֶׁר-כָּל-וְאֵת אֲתוֹ בְּאֵשׁ יִשְׂרָאֵל בְּחָרָם הַגְּלוּכָר וְהָיָה אֲנִי-הֲנֵיחַ  
 किनभने उसको जे सबै र-त्यो उसलाई आगोमा जलाइनेछ सर्वनाशको-कुरासहित फेला-परेको अनि-हुनेछ  
[H3605](#) [H0853](#) [H0853](#) [H0784](#) [H8313](#) [H3920](#) [H1961](#)

עֲבַר אֶת-בְּרִית וְהָיָה וְכִי-עָשָׂה נִבְלָה בְּיִשְׂרָאֵל  
 उल्लङ्घन-गयो त्यो करार परमप्रभुको र-किनभने परमप्रभुको करार त्यो  
 इसाएलमा निर्लज्जता गयो र-किनभने परमप्रभुको करार त्यो  
[H3478](#) [H5039](#) [H3068](#) [H1285](#) [H0853](#)

त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इसाएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।”

16  
 שָׁבַט וַיִּלְכָּד וַיְהוֹשֻׁעַ בְּיָמָיו לְשָׁבָטוֹ וַיִּשְׂרָאֵל אֶת-וַיִּקְרָב בְּבִקְרָם יְהוֹשֻׁעַ וַיִּשְׁכַּם אֲנִי-בִּיהַנַּי-וּטֵה  
 कुल अनि-समातियो आपनो-कुलअनुसार इसाएललाई ती अनि-नजिक-ल्यायो बिहानमा यहोशू अनि-बिहानै-उठे  
[H7626](#) [H3920](#) [H7626](#) [H3478](#) [H0853](#) [H7126](#) [H1242](#) [H3091](#) [H7925](#)

יְהוּדָה:  
 यहूदाको  
[H3063](#)

भोलि पल्ट बिहानै यहोशूले इसाएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो।

17  
 וַיִּקְרָב אֶת-מִשְׁפַּחַת יְהוּדָה וַיִּלְכָּד אֶת-מִשְׁפַּחַת יְהוּדָה וַיִּקְרָב אֶת-וַיִּקְרָב אֶת-מִשְׁפַּחַת יְהוּדָה  
 अनि-नजिक-ल्यायो जेरहीको परिवार ती अनि-समातियो यहूदाको परिवार ती अनि-नजिक-ल्यायो  
[H7126](#) [H2227](#) [H4940](#) [H0853](#) [H3920](#) [H3063](#) [H4940](#) [H0853](#) [H7126](#)

אֶת-מִשְׁפַּחַת יְהוּדָה לְדָבָר יְהוּדָה וַיִּלְכָּד אֶת-וַיִּקְרָב אֶת-מִשְׁפַּחַת יְהוּדָה  
 ती परिवार जेरहीको परिवार ती अनि-समातियो पुरुषहरूअनुसार जेरहीको परिवार ती  
[H2067](#) [H3920](#) [H1397](#) [H2227](#) [H4940](#) [H0853](#)

यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्मीका परिवार चुनिए।

18  
 וַיִּקְרָב אֶת-בֵּיתוֹ וַיִּקְרָב אֶת-בְּרָמִי וַיִּלְכָּד אֶת-עֲזָן וַיִּשְׂרָאֵל  
 अनि-नजिक-ल्यायो उनको-घर त्यो अनि-नजिक-ल्यायो जब्दीको छोरा कर्मीको छोरा आकान अनि-समातियो पुरुषहरूअनुसार उनको-घर त्यो अनि-नजिक-ल्यायो  
[H2067](#) [H3756](#) [H5912](#) [H3920](#) [H1397](#) [H0853](#) [H7126](#)

בֵּיתוֹ יְהוּדָה:  
 यहूदाको यहूदाको कुलबाट जेरहको छोरा  
[H3063](#) [H4294](#) [H2226](#)

तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्मीका छोरा थिए। अनि जिम्मी जेरहका छोरा थिए।)

19  
 וַיִּשְׂרָאֵל וַיִּמְרָ וַיְהוֹשֻׁעַ אֶל-עֲזָן בְּנֵי-שִׁים-נָא כְבוֹד לִיהוָה אֱלֹהֵי אֲלֹהֵי  
 इसाएलको परमेश्वर परमप्रभुलाई महिमा कृपया देओ मेरा-छोरा आकानलाई प्रति यहोशूले अनि-भन्यो  
[H3478](#) [H0430](#) [H3068](#) [H3519](#) [H4994](#) [H5912](#) [H0413](#) [H3091](#) [H0559](#)

וְהָיָה לְוָתָן וְהָיָה לְוָתָן וְהָיָה לְוָתָן וְהָיָה לְוָתָן  
 र-देओ र-देओ र-बताओ स्वीकार उहाँलाई र-देओ  
 मबाट लुकाओ नलुकाओ गयो के मलाई कृपया र-बताओ स्वीकार उहाँलाई र-देओ  
[H3582](#) [H0408](#) [H4100](#) [H4994](#) [H5046](#) [H8426](#) [H5414](#)

तब यहोशूले आकानलाई भने, “छोरो, तैलेपरमप्रभु इसाएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अधि तेरो पाप स्वीकार गर्। मलाई भन तैलेके गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर।”



|                                                             |                                               |                                                            |                                               |                                                    |                                                             |                                            |                                                |                                                 |                                           |
|-------------------------------------------------------------|-----------------------------------------------|------------------------------------------------------------|-----------------------------------------------|----------------------------------------------------|-------------------------------------------------------------|--------------------------------------------|------------------------------------------------|-------------------------------------------------|-------------------------------------------|
| וַיִּרְגְּמוּ<br>अनि-ढुङ्गाले-हाने<br><a href="#">H7275</a> | הַיּוֹם<br>यो<br><a href="#">H2088</a>        | בְּיוֹם<br>आजको-दिन<br><a href="#">H3117</a>               | יְהוָה<br>परमप्रभुले<br><a href="#">H3068</a> | יַעֲקֹב<br>कष्टमा-पार्नेछ<br><a href="#">H5916</a> | עֲבָרָתִי<br>कष्टमा-पाऱ्यौ-हामीलाई<br><a href="#">H5916</a> | מִה<br>किन<br><a href="#">H4100</a>        | יְהוֹשֻׁעַ<br>यहोशूले<br><a href="#">H3091</a> | וַיֹּאמֶר<br>अनि-भन्यो<br><a href="#">H0559</a> |                                           |
| בְּאַבְנֵים:<br>ढुङ्गाले<br><a href="#">H0068</a>           | אַתָּם<br>तिनीहरूलाई<br><a href="#">H0853</a> | וַיִּסְקְלוּ<br>अनि-ढुङ्गाले-हाने<br><a href="#">H5619</a> | בְּאֵשׁ<br>आगोमा<br><a href="#">H0784</a>     | אַתָּם<br>तिनीहरूलाई<br><a href="#">H0853</a>      | וַיִּשְׂרְפוּ<br>अनि-जलाए<br><a href="#">H8313</a>          | אָבִן<br>ढुङ्गाले<br><a href="#">H0068</a> | יִשְׂרָאֵל<br>इसाएलले<br><a href="#">H3478</a> | כָּל-<br>सबै<br><a href="#">H3605</a>           | אֶתְּוֹ<br>उसलाई<br><a href="#">H0853</a> |

तब यहोशूले भने, “तैलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।

|                                             |                                                    |                                           |                                          |                                              |                                          |                                               |                                          |                    |                                             |                                                    |
|---------------------------------------------|----------------------------------------------------|-------------------------------------------|------------------------------------------|----------------------------------------------|------------------------------------------|-----------------------------------------------|------------------------------------------|--------------------|---------------------------------------------|----------------------------------------------------|
| יְהוָה<br>परमप्रभु<br><a href="#">H3068</a> | וַיִּשָּׁב<br>अनि-फर्कियो<br><a href="#">H7725</a> | הַיּוֹם<br>दिन<br><a href="#">H2088</a>   | הַיּוֹם<br>आजको<br><a href="#">H3117</a> | עַד<br>सम्म<br><a href="#">H5704</a>         | גָּדוֹל<br>ठूलो<br><a href="#">H0068</a> | אַבְנֵים<br>ढुङ्गाले<br><a href="#">H0068</a> | גַּל-<br>थुप्रो<br><a href="#">H1530</a> | עָלְיוֹ<br>उनीमाथि | וַיִּקְיֶמוּ<br>अनि-खडा-गरे                 |                                                    |
| עַד<br>सम्म<br><a href="#">H5704</a>        | עֲכוֹר<br>आकोर<br><a href="#">H5911</a>            | עֵמֶק<br>उपत्यका<br><a href="#">H6010</a> | הַהוֹא<br>त्यो<br><a href="#">H1931</a>  | הַמְּקוֹם<br>ठाउँको<br><a href="#">H4725</a> | שֵׁם<br>नाम<br><a href="#">H8034</a>     | קָרָא<br>राखियो<br><a href="#">H7121</a>      | כִּן<br>त्यसकारणले                       | עַל-<br>माथि       | אָפִן<br>आफ्नो-रिस<br><a href="#">H0639</a> | מִתְרֹן<br>भइकिएको-रिसबाट<br><a href="#">H2740</a> |
|                                             |                                                    |                                           |                                          |                                              |                                          |                                               |                                          | פ<br>—             | הַיּוֹם:<br>दिन<br><a href="#">H2088</a>    | הַיּוֹם<br>आजको<br><a href="#">H3117</a>           |

आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।